

बाहौ बैठक



आज मिति २०७९ साल मंसिर १२ गते सोमबारको दिन दिउँसो २:०० बजे दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँ कार्यपालिकाको बाहौ बैठक गाउँ कार्यपालिका अध्यक्ष श्री लोकेन्द्र राईज्यूको अध्यक्षतामा बसेको बैठकमा तपसिलका पदाधिकारीहरूको उपस्थितिमा तपसिलका प्रस्तावहरूमा छलफल गरी निर्णय गरियो।

उपस्थिति

१. गाउँ कार्यपालिका अध्यक्ष श्री लोकेन्द्र राई
२. गाउँ कार्यपालिका उपाध्यक्ष श्री अरुणा थापा मगर
३. वडा नं. १ का वडाध्यक्ष श्री केशव कुमार खत्री
४. वडा नं. २ का वडाध्यक्ष श्री बट्टी कटुवाल
५. वडा नं. ३ का वडाध्यक्ष श्री भुपेन्द्र बस्नेत
६. वडा नं. ४ का वडाध्यक्ष श्री बबेन्द्र राई
७. वडा नं. ५ का वडाध्यक्ष श्री डम्बर बहादुर खड्का
८. वडा नं. ६ का वडाध्यक्ष श्री मिलन राई
९. वडा नं. ७ का वडाध्यक्ष श्री गन्धमान थापा
१०. गाउँ कार्यपालिका सदस्य श्री विमला परियार
११. गाउँ कार्यपालिका सदस्य श्री निर्मला श्रेष्ठ (मकाजु)
१२. गाउँ कार्यपालिका सदस्य श्री कृष्ण कुमारी राई
१३. गाउँ कार्यपालिका सदस्य श्री स्वास्तिका भुजेल
१४. गाउँ कार्यपालिका सदस्य श्री कला परियार
१५. गाउँ कार्यपालिका सदस्य श्री सुब्बा माझी
१६. प्रमुख प्रशासकीय अधिकृत (सदस्य-सचिव) श्री लोकेन्द्र बहादुर राई

आमन्त्रित

१. योगराज गाउले थपलिया

प्रस्तावहरू:-

१. निर्वाचन आयोग, नेपालमा चारपाङ्गे गाडी माग गर्ने सम्बन्धमा
२. योजना माग गर्ने सम्बन्धमा
३. विविध

निर्णय:-



निर्णय नं. १.

प्रस्ताव नं. १ सम्बन्धमा छलफल गर्दा यस गाउँपालिकाका लागि आवश्यक चार पाङ्ग्रे सवारी साधन आन्तरिक आम्दानीबाट खरीद गर्न अपुग हुने तथा श्री अर्थ मन्त्रालयबाट समेत सवारी साधन खरीदका स्वीकृति नहुने तर विपद जोखिम न्यूनिकरण लगायतका विभिन्न कार्यका लागि सवारी साधन अत्यावश्यक भएको हुँदा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा प्रयोग भई मौजुदा रहेका सवारी साधनहरूमध्ये दिप्रुड चुइचुम्मा गाउँपालिकाको भूगोल अनुसार उपयुक्त हुने एक थान सवारी साधन निर्वाचन आयोग, नेपाल, कान्तिपथ समक्ष माग गर्ने भनी निर्णय गरियो।

निर्णय नं. २.

प्रस्ताव नं. २ सम्बन्धमा छलफल गर्दा दिप्रुड चुइचुम्मा गाउँपालिकाको न्यून आन्तरिक आयबाट सञ्चालन गर्न सम्भव नभएका तर आम नागरिकहरूबाट निरन्तर माग भइ आएका तपसिल पूर्वाधार विकास सम्बन्धी योजनाहरू श्री नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष माग गर्ने निर्णय गरियो।

क) रमाईलो-पंचमी- गाउँपालिका केन्द्रसम्म सडक स्तरोन्नति(कालोपत्रे) आयोजना

ख) तीन हजार मानिस क्षमता भएको सार्वजनिक हल निर्माण आयोजना

निर्णय नं. ३.

प्रस्ताव नं. १ सम्बन्धमा छलफल गर्दा गाउँपालिका भित्र तपसिलका आयोजनाहरूको DPR गर्ने भनी निर्णय गरियो।

क) सार्वजनिक भवन


ख) सुन्निमा-पारुहाड पर्यटकीय क्षेत्र

ग) छितापोखरी-खुतुम्बु सडक

घ) १ नं. वडा कार्यालय याम्खा देखि रमितेवर हुँदै ७ नं. वडा कार्यालय टेम्मा सडक

ङ) सामल्खा सापातेल खानेपानी आयोजना

च) पंचमी बजार


लोकेन्द्र बहादुर राई
प्रमुख प्रशासकीय अधिकृत